



स्थानीय राजपत्र

लिम्चुङबुङ गाउँपालिका

खण्ड (४) संख्या (७) बाराहा, उदयपुर, १ नं. प्रदेश, नेपाल
२०७७ साल फागुन ११

भाग-२

लिम्चुङबुङ गाउँपालिकामा करारमा कार्यरत कर्मचारी सेवा सुविधा

सम्बन्धी मापदण्ड, २०७७

लिम्चुङबुङ गाउँ सभाको बैठकबाट स्वीकृत भएको ऐन, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ को उपदफा (२) बमोजिम लिम्चुङबुङ गाउँपालिकाको स्थानीय राजपत्र सम्बन्धी कार्यविधि, २०७४ अनुसार सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरिएको छ ।

संवत् २०७७ सालको कार्यविधि नं. ०७

लिम्चुडबुड गाउँपालिकामा करारमा कार्यरत कर्मचारी सेवा सुविधा सम्बन्धी मापदण्ड, २०७७

कार्यपालिकाबाट स्वीकृत मिति:- २०७७/११/११

प्रस्तावना:

लिम्चुडबुड गाउँपालिका गाउँपालिकाको कार्यालय, वडा कार्यालय, विषयगत शाखा अन्तर्गत नेपाल सरकार तथा गाउँपालिकाले स्वीकृत गरेको कर्मचारी दरबन्दीको अधिनमा रहि रिक्त रहेको प्राविधिक कर्मचारीको पदपूर्तीको लागि लिम्चुडबुड गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ बमोजिम छनौट भई सेवा करारमा कार्यरत कर्मचारीहरू साथै सो कार्यविधि जारी हुन भन्दा अघि कार्यपालिकाको निर्णय बमोजिम सेवा करारमा नियुक्त भएका कर्मचारीहरू समेतको सेवा सुविधामा एकरूपता कायम गर्न एक मापदण्ड आवश्यक भएकोले लिम्चुडबुड गाउँ गाउँकार्यपालिकाले यो मापदण्ड स्वीकृत गरि जारी गरेको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ

क) यस मापदण्डको नाम लिम्चुडबुड गाउँपालिकामा करारमा कार्यरत कर्मचारी सेवा सुविधा सम्बन्धी मापदण्ड, २०७७ रहेको छ ।

ख) यो मापदण्ड कार्यपालिकाबाट स्वीकृत गरेको मितिबाट लागु हुनेछ ।

२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्यविधिमा:

क. “अध्यक्ष “ भन्नाले गाउँपालिकाको अध्यक्ष सम्झनु पर्दछ ।

ख. “कार्यविधि” भन्नाले लिम्चुडबुड गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ सम्झनु पर्दछ ।

ग. “कार्यालय” भन्नाले लिम्चुडबुड गाउँ कार्यपालिकाको कार्यालय सम्झनु पर्दछ ।

घ. “प्रमुख प्रशासकीय अधिकृत” भन्नाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ बमोजिम अधिकृत कर्मचारी सम्झनु पर्दछ ।

ङ “कर्मचारी” भन्नाले लिम्चुडबुड गाउँपालिका गाउँपालिकाको कार्यालय, वडा कार्यालय, विषयगत शाखा अन्तर्गत सेवा करारमा कार्यरत कर्मचारी सम्झनु पर्दछ ।

३. मापदण्ड लागु हुने क्षेत्र

लिम्चुडबुड गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय, विषयगत शाखा अन्तर्गत नेपाल सरकार तथा गाउँपालिकाले स्वीकृत गरेको कर्मचारी दरबन्दीहरूमा लिम्चुडबुड गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०७५ बमोजिम छनौट भई सेवा करारमा कार्यरत कर्मचारीहरू तथा उक्त कार्यविधि लागु हुनभन्दा अघिनै गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय तथा विषयगत शाखाहरूमा सेवा करारमा कार्यरत कर्मचारीहरू ।

४. विदा सम्बन्धी व्यवस्था

क) सार्वजनिक विदा बाहेक वार्षिक रूपमा सञ्चित भई जिम्मेवारी नसर्ने गरी मासिक रूपमा एक (१) दिन विदा ।

ख) क्रिया विदा बढीमा १५ दिन ।

ग) प्रसूती विदा : महिला कर्मचारी गर्भवती भएमा निजले सुत्केरीको अघिपछी गरी ९८ दिन प्रसूती विदा लिन पाउने ।

- घ) प्रसूती स्याहार विदा:- कुनै पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले सुत्केरीको अघि वा पछि गरी पन्ध्र दिन प्रसूति स्याहार विदा लिन पाउने छ ।
- ङ) अध्ययन विदा:- कार्यरत पदसँग मिल्दो जुल्दो माथिल्लो तहमा अध्ययनरत कर्मचारीले वर्षको १० दिन अध्ययन विदा पाउने छ ।
- ५ दिनसम्मको अध्ययन विदाको स्विकृती प्रमुख प्रशासकीय अधिकृतबाट हुने । ५ दिन भन्दा बढी अध्ययन विदाको स्विकृती कार्यपालिकाबाट हुनेछ ।
- च) भैपरी आउने विदा: प्रत्येक वर्ष भैपरी आउने विदा ६ दिन पाउने छ र कर्मचारीको निवेदनको आधारमा प्रमुख प्रशासकीय अधिकृतबाट विदा स्वीकृत हुनेछ ।
- छ) बिरामी विदा:- कर्मचारीले प्रत्येक वर्ष ६ दिन बिरामी विदा पाउने छ ।

५. चाडपर्व खर्च:-

कम्तिमा छ महिना सेवा करार अवधी पार गरेमा सालवसाली रूपमा एक (१) महिनाको आधारभूत पारिश्रमिक बराबरको चाडपर्व खर्च उपलब्ध गराइने छ । चाडपर्व खर्च प्राप्त गर्न कम्तिमा छ महिना सेवा करार अवधी पुगेको हुन पर्नेछ ।

६. पोशाक भत्ता:-

सालवसाली रूपमा एक (१) पटक चैत्र महिनामा पोशाक भत्ता निजामती कर्मचारीले पाए सरह उपलब्ध गराइने छ । पोशाक भत्ता प्राप्त गर्न कम्तिमा छ महिना सेवा करार अवधी पुगेको हुन पर्नेछ ।

७. विविध

यस मापदण्डमा थप व्यवस्था गर्न परेमा यस मापदण्ड संग प्रतिकुल नहुने गरी कार्यपालिकाले आवश्यक मापदण्ड थप गर्न सक्नेछ ।

८. खारेजी तथा बचाउ

यस सम्बन्धमा मापदण्ड लागु हुन अघि सेवा करारमा कार्यरत कर्मचारीको विदा, सेवा तथा सुविधा सम्बन्धी व्यवस्थापन यसै मापदण्ड बमोजिम ।

आज्ञाले
टार्जन कामर लिम्बु
(प्रमुख प्रशासकीय अधिकृत)

प्रकाशित मिति: २०७७/११/१५